



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

MANUSHI LAGHUBITTA BITTYA SANSTHA LTD

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था

केन्द्रीय कार्यालय बनेपा-१३, भैँसेपाटी, काभ्रेपलाञ्चोक फोन नं. ०११-६६२७८५, ०११-६६३१२७

ईमेल: info@manushilbs.com.np, वेबसाईट https://manushilbs.com

Unaudited Interim Financial Statement

Statement of Financial Position As on 31st Ashadh 2081

Amount in NPR

Particular	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and cash equivalents	120,171,984	194,483,434
Statutory Balance and due from Nepal Rastra Bank	6,931,927	9,001,138
Placement with Bank and Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and advances to MFISs & Cooperatives	-	-
Loans and advances to customers	1,285,318,486	1,231,291,545
Investment securities	-	-
Current tax assets	6,988,293	6,965,337
Investment property	-	-
Property, Plant and Equipment	25,139,916	11,466,574
Goodwill and Intangible assets	2,242,983	469,756
Deferred Tax Assets	3,709,405	3,709,405
Other assets	57,431,716	4,032,690
Total Assets	1,507,934,710	1,461,419,879
Liabilities		
Due to Bank and Financial Institutions	-	388,084,076
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instrument	-	-
Deposits from Customers	987,875,058	888,565,306
Borrowings	183,745,498	10,170,930
Current Tax Liabilities	962,800	962,800
Provisions	-	-
Deferred Tax Liabilities	-	-
Other liabilities	183,023,171	34,894,759
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	1,355,606,527	1,322,677,871
Equity		
Share Capital	109,375,000	109,375,000
Share Premium	-	-
Retained Earnings	(11,754,042)	(12,980,648)
Reserves	54,707,225	42,347,656
Total Equity	152,328,183	138,742,008
Total Liabilities and Equity	1,507,934,710	1,461,419,879

Condensed Statement of Profit or Loss As on 31st Ashadh 2081

Amount in NPR

Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter (YTD)	This Quarter	Upto this Quarter (YTD)
Interest income	58,662,482	196,783,773	-	224,443,410
Interest expense	27,601,730	113,553,759	-	134,975,551
Net interest income	31,060,751	83,230,013	-	89,467,859
Fees and commission income	514,714	1,090,369	-	24,567,073
Fees and commission expense	2,769	12,868	-	-
Net fee and commission income	511,945	1,077,501	-	24,567,073
Net interest, fee and commission income	31,572,697	84,307,515	-	114,034,932
Net trading income	-	-	-	(136,500)
Other operating income	6,418,123	25,999,747	-	225,822
Total operating income	37,990,820	110,307,262	-	114,124,254
Impairment charge/(reversal) for loans and other losses	23,508,677	(13,846,885)	-	50,178,022
Net operating income	61,499,497	124,154,147	-	63,946,232
Operating expense				
Personnel expenses	22,253,734	76,574,732	-	84,170,774
Other Operating expenses	4,656,110	18,917,162	-	14,648,951
Depreciation and Amortization	-	1,446,332	-	9,438,596
Operating Profit	34,589,653	27,215,920	-	(44,312,089)
Non-operating Income	-	173,143	-	-
Non-operating expense	-	-	-	-
Profit before income tax	34,589,653	27,389,063	-	(44,312,089)
Income tax expense	-	-	-	-
Current tax	-	8,216,719	-	962,800
Deferred Tax	-	-	-	(1,048,511)
Net Profit for the year	34,589,653	19,172,344	-	(44,226,378)
Other Comprehensive Income	-	-	-	-
Total Comprehensive Income	34,589,653	19,172,344	-	(44,226,378)
Basic Earning Per share	32	17.53	-	(40.44)

Ratios as per NRB Directive

Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter
Capital Fund to RWA		11.69%		10.74%
Non-Performing Loan (NPL) to total Loan		4.46%		7.90%
Total loan loss provision to Total NPL		172.04%		89.35%
Cost of funds		8.66%		9.26%
CD Ratio (Calculated as per NRB Directives)		111.49%		116.82%
Base rate		15.79%		13.88%
Interest Rate Spread		6.39%		4.47%

Statement of Distributable Profit or Loss for the quarter Ended 31st Ashadh 2081

Particular	Amount in NPR
Net Profit for the period end 4th Quarter (31st Ashadh 2081)	19,172,344.23
Appropriations	4,910,255.09
a) General Reserve	3,834,468.85
b) Foreign Reserve Fluctuation Fund	
c) Capital Redemption reserve	
d) Corporate Social Responsibility	191,723.44
e) Employee Training Fund	692,339.36
f) Client Protection Fund	191,723.44
g) Others	
Profit required to be transferred to Regulatory Reserve:	
a. Transferred to Regulatory Reserve	
b. Transferred from Regulatory Reserve	
Net Profit for the period and available for distribution	14,262,089.14
Interest Rate	
Deposit	7.5% to 9.5%
Loan and Advance	14% to 15%

Notes to Interim Financial Statement:

- The above figures are subject to change as per the direction of the Regulatory body i.e NRB.
- The interim financial statement have been prepared in accordance with NFRS as issued by Accounting Standard Board, Nepal and the carve out issued by ICAN.
- Bonus payable to employees have been taken as 10% of profit before bonus adjustment.
- Last year amount have been reclassified, restated and corrected whenever necessary for the purpose of comparability with NFRS balances.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (१) संग सम्बन्धित आ.व. २०८०/०८१ को चौथो त्रैमासिक प्रतिवेदन

१. प्रमुख वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण: यस वित्तीय संस्थाको आ.व. ०८०/८१ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत (unaudited) वासलात तथा नाफा-नोक्सान सम्बन्धी विवरण यसैसाथ प्रकाशित गरिएको छ। वित्तीय संस्थामा संस्थापक शेयरधनीहरूको ६४ प्रतिशत र सर्वसाधारण शेयरधनीहरूको ३६ प्रतिशत स्वामित्व रहेको छ।

ख. प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आम्दानी (वार्षिक)	मूल्य आम्दानी अनुपात (गुणा)	प्रति शेयर नेटवर्थ	प्रतिशेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
२५.०४	०.०१८	१५०.०२	५५.०६	१०.२६

२. व्यवस्थापकीय विश्लेषण :

क. त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धी विवरण: चालु आ.व. २०८०/८१ को चौथो त्रैमास अवधिमा यस वित्तीय संस्थाको कारोबार, मौज्जात, आम्दानी र तरलता गत आ.व. को सोही अवधिको तुलनामा सुधार भएको र निष्क्रिय कर्जा अनुपातमा समेत कमी आएको छ भने चौथो त्रैमासिक अवधिमा वित्तीय संस्थाको खुद नाफा भई तरलता सन्तोषजनक रहेको छ।

ख. आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: हाल १४ वटा जिल्लाहरूमा ३६ वटा शाखा कार्यालय अन्तर्गत ३३,७१८ जना सदस्यहरू लघुवित्तमा आवद्ध रहेका छन्। आगामी अवधिमा प्रभावकारी रूपमा व्यावसायिक उपलब्धी हासिल गर्नका लागि संस्था प्रयत्नशील रहेको छ। समय सापेक्ष सदस्यहरूको चाहना अनुसार सेवा सुविधाहरू परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिबद्ध रहेको छ।

ग. विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा असर पार्न सक्ने घटना आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण: नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको ईजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाको शुरु देखि नै वित्तीय पहुँच अभिवृद्धि गराई नेपालको गरिबी घटाउने, जीवनस्तरमा गुणस्तरयुक्त परिवर्तनका साथै लघु उद्यमशिलताको विकास गर्ने उद्देश्यले नेपाल भरि नै लघुवित्त सेवा प्रदान गर्ने अठोट साथ अगाडी बढिरहेको छ। साथै लघुवित्त संस्थाहरूको नकारात्मक टीका टिप्पणीले गर्दा वार्षिक योजना अनुसार कर्जा लगानी हुन नसकेको भएता पनि असुलीमा केही सुधार आएको हुँदा संस्था नाफा गर्न सफल भएको छ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क) चौथो त्रैमासिक अवधिमा संस्थाले कुनै विरुद्ध मुद्दा दायर गरेको छैन र संस्था विरुद्धमा मुद्दा दायर भएको कुनै सूचना जानकारी प्राप्त भएको छैन।
ख) वित्तीय संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी सम्बन्धी कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन।

४. वित्तीय संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :

क) यस संस्थाको शेयर कारोबारको अवस्था दोस्रो बजारसँग सकारात्मक रहेको छ।
ख) नेपाल स्टक एक्सचेन्जको वेबसाईट: www.nepalstock.com.np अनुसार मिति २०८१/०१/०१ देखि २०८१/०३/३१ सम्मको अवधिमा यस संस्थाको शेयर कारोबार निम्न बमोजिम रहेको छ।

अधिकतम मूल्य	न्युनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कूल दिन	कारोबार संख्या	शेयर संख्या
१५२८.२०	११३०	१४००	६१ दिन	५,६९७	२८५,४३६

५. समस्या तथा चुनौती :

समस्या : बाह्य समस्या तथा चुनौतीका कारण नेपालको लघुवित्त क्षेत्र अत्यधिक प्रभावित रहेको छ। सम्पूर्ण क्षेत्रमा छाएको मन्दीका कारण संस्थाका सदस्यहरू र ऋणीहरूले समयमा बचत कर्जाको किस्ता भुक्तानी नियमित गर्न सकिरहेका छैनन्। हाल देखिएको दोहोरोपना, बहु बैंकिङ्ग आदि वित्तीय संस्थाको समस्या तथा चुनौतीहरू हुन्।
रणनीति: सदस्यहरूको उद्यमशिल विकासको लागि संस्थाद्वारा विभिन्न कार्यक्रम संचालन गरिएको छ। ग्राहक सदस्यलाई वित्तीय साक्षरता/शीपमूलक तालिम प्रदान गर्ने, कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने जस्ता रणनीति रहेको छ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासन, संस्था विकासको मेरुदण्ड भएकोले यसलाई मार्गदर्शनको रूपमा लिई संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुका साथै प्रचलित ऐनहरू कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितो पत्र सम्बन्धी ऐन २०६३, आयकर ऐन २०५८ तथा श्रम ऐन २०७४ पालना गरिएको छ। आवश्यकता अनुसार विभिन्न नीति, निर्देशिका तथा कार्यविधिहरू निर्माण गरी सोको कार्यान्वयन गर्दै आइरहेको छ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।